

<input type="checkbox"/> Municipal Court <input type="checkbox"/> County Court <input type="checkbox"/> District Court <input type="checkbox"/> Denver Juvenile <input type="checkbox"/> Denver Probate <input type="checkbox"/> म्युनिसिपल अदालत <input type="checkbox"/> काउन्टी अदालत: <input type="checkbox"/> डिस्ट्रिक्ट अदालत <input type="checkbox"/> डेनभर तरुण <input type="checkbox"/> डेनभर परीक्षण _____ County, Colorado काउन्टी, कोलोराडो		COURT USE ONLY अदालतको प्रयोगका लागि मात्र
Court Address: अदालतको ठेगाना:	Petitioner(s): वादी(हरू): v. विरुद्ध Respondent: प्रतिवादी:	
Attorney or Party Without Attorney (Name and Address): न्यायाधीवक्ता वा न्यायाधीवक्ता बिनाको पक्ष Phone Number: E-mail: फोन नम्बर: इमेल: FAX Number: Atty. Reg. #: फ्याक्स नम्बर: न्यायाधिवक्ता पञ्जीकरण सं.		Case Number: मुद्दा नम्बर: Division Courtroom विभाग न्यायकक्ष
MOTION TO <input type="checkbox"/>MODIFY <input type="checkbox"/>DISMISS <input type="checkbox"/>TEMPORARY <input type="checkbox"/>PERMANENT PROTECTION ORDER <input type="checkbox"/> परिमार्जन गर्ने <input type="checkbox"/> खारेज गर्ने प्रस्ताव <input type="checkbox"/> अस्थायी <input type="checkbox"/> स्थायी संरक्षण आदेश		

As the Protected Person Protected Person's Attorney, Parent, Legal Guardian or Appointed Conservator Restrained Person, I _____ am requesting that the current Protection Order be modified/dismissed for the following reasons:

संरक्षित व्यक्ति, संरक्षित व्यक्तिको न्यायाधीवक्ता, आमाबाबु, आधिकारिक अभिभावक वा नियुक्त संरक्षक, नियन्त्रित व्यक्ति का रूपमा म _____ वर्तमान सुरक्षा आदेश निम्नलिखित कारणहरूका लागि परिमार्जित/खारेज गरियोस् भन्ने

चाहन्छु:

The following must be complied with by the RESTRAINED PERSON for any action to be taken by the Court:
 अदालतद्वारा लिइने कुनै पनि कारबाहीका लागि नियन्त्रित व्यक्तिले निम्नलिखित कुरा पालना गर्नुपर्नेछ:

The Permanent Protection Order was issued on or after July 1, 2013. As the Restrained Person, I verify that at least two years have passed since the permanent order was issued or the last modification has been ordered. (§13-14-108(2)(b), C.R.S.)

उक्त स्थायी संरक्षण आदेश जुलाई 1, 2013 का दिन वा पछि जारी गरिएको थियो। एकजना नियन्त्रित व्यक्तिका रूपमा, म स्थायी आदेश जारी भएको वा पछिल्लो परिमार्जन आदेश जारी भएको कम्तीमा दुई वर्ष बितेको छ भनी प्रमाणित गर्छु। (§13-14-108(2)(b), C.R.S.)

The Permanent Protection Order was issued prior to July 1, 2013. As the Restrained Person, I verify that at least four years have passed since the permanent order was issued or the last modification has been ordered. (§13-14-102(17.5)(a), C.R.S., as it existed prior to July 1, 2013)

स्थायी संरक्षण आदेश जुलाई 1, 2013 भन्दा अघि जारी गरिएको थियो। एकजना नियन्त्रित व्यक्तिका रूपमा, म स्थायी आदेश जारी भएको वा पछिल्लो परिमार्जन आदेश जारी भएको कम्तीमा चार वर्ष बितेको छ भनी प्रमाणित गर्छु। (§13-14-102(17.5)(a), C.R.S., जुलाई 1, 2013 अघि अस्तित्वमा भएका कारण)

As the Restrained Person, I verify that a complete and current fingerprint-based criminal history record check has been conducted within 90 days prior to the filing of this motion and I have attached the results to this Motion. (§13-14-108(3)(b), C.R.S.)

एक जना नियन्त्रित व्यक्तिका रूपमा, म यो प्रस्ताव दायर गर्नु अघिका 90 दिन भित्रमा पूर्ण र वर्तमान औंठा छाप आधारित आपराधिक इतिहास जाच सञ्चालन गरिएको छ भनी प्रमाणित गर्दछु र मैले यस प्रस्तावको नतिजा संलग्न गरेको छु। (§13-14-108(3)(b), C.R.S.)

As the Protected Person, I am not aware of any new misdemeanor or felony convictions (including a plea of guilty) of the Restrained Person against me since the issuance of the protection order. (§13-14-108(3)(a)(I), C.R.S.)

एक जना संरक्षित व्यक्तिका रूपमा, म संरक्षण आदेश जारी भएदेखि नियन्त्रित व्यक्तिको म विरुद्धको कुनै नयाँ दुष्कर्म वा महाअपराध अभियोगहरू (दोषी याचिका सहित) बारे जानकारी छैन। (§13-14-108(3)(a)(I), C.R.S.)

As the Restrained Person, I verify that certified copies of all criminal dispositions not reflected in the attached fingerprint-based criminal history record check have been attached to this Motion.

एकजना नियन्त्रित व्यक्तिका रूपमा, म संलग्न औंठाछाप आधारित आपराधिक इतिहास रेकर्ड जाँचमा प्रतिबिम्बित नभएका सम्पूर्ण आपराधिक प्रवृत्तिहरूका प्रमाणित प्रतिलिपहरू यस प्रस्तावमा संलग्न गरिएको प्रमाणित गर्छु।

By checking this box, I am acknowledging I am filling in the blanks and not changing anything else on the form.

यस बाक्समा चिनो लगाएर, मैले यसमा भएका रिक्त स्थानहरू भरिरहेको र सोबाहेकका अन्य कुनै पनि कुरा परिवर्तन नगरेको स्वीकार गर्छु।

By checking this box, I am acknowledging that I have made a change to the original content of this form.

यस बाक्समा चिनो लगाएर, मैले यस फाराममा भएका वास्तविक विषयवस्तुमा परिवर्तन गरेको स्वीकार गर्छु।

SIGNATURE

हस्ताक्षर

(Printed name of Petitioner Respondent)
(वादी/प्रतिवादी-को स्पष्ट लेखिएको नाम)

Signature of Petitioner Respondent
वादी/प्रतिवादी-को हस्ताक्षर

Street Address
स्ट्रिट ठेगाना

City,
सहर,

State
राज्य

Zip
, जिप

Phone (Home)
फोन (घर)

(Work)
(कार्यस्थल)

(Cell)
(सेल)

(E-mail)
(इमेल)

Notary Public/ Deputy Clerk
नोटरी पब्लिक/नायब क्लर्क

Notice to Appear in Court

अदालतमा उपस्थित हुने सूचना

You are scheduled to appear for a hearing on this Motion to Modify Dismiss the existing Temporary Permanent Protection Order on _____ (date) _____ (time) at the Court address stated in the above caption in courtroom _____.

तपाईंलाई _____ (मिति) का दिन _____ (समय) मा माथिको शीर्षकमा उल्लेख/ गरिएको अदालतको ठेगाना स्थित _____ न्यायकक्षमा विद्यमान अस्थायी स्थायी संरक्षण आदेशको परिमार्जन खारेज गर्ने प्रस्तावको सुनवाइमा उपस्थित हुन तय गरिएको छ।

Date: _____

मिति: _____

<input type="checkbox"/> Municipal Court <input type="checkbox"/> County Court <input type="checkbox"/> District Court <input type="checkbox"/> Denver Juvenile <input type="checkbox"/> Denver Probate <input type="checkbox"/> म्युनिसिपल अदालत <input type="checkbox"/> काउन्टी अदालत <input type="checkbox"/> डिस्ट्रिक्ट अदालत <input type="checkbox"/> डेनभर तरुण <input type="checkbox"/> डेनभर परीक्षण <p style="text-align: right;">_____ County, Colorado काउन्टी, कोलोराडो</p> <p>Court Address: अदालतको ठेगाना: _____</p> <hr/> <p>Petitioner: _____ वादी:</p> <p>v. विरुद्ध</p> <p>Respondent: _____ प्रतिवादी: Address: ठेगाना: _____</p>	<p>▲ COURT USE ONLY ▲ अदालतको प्रयोगका लागि मात्र</p> <hr/> <p>Case Number: मुद्दा सङ्ख्या:</p> <p>16 Character #: 16 क्यारेक्टर नं.: _____</p> <p>Division Courtroom विभाग न्यायकक्ष</p>
<p>MOTION TO <input type="checkbox"/> MODIFY <input type="checkbox"/> DISMISS <input type="checkbox"/> TEMPORARY <input type="checkbox"/> PERMANENT PROTECTION ORDER RETURN OF SERVICE <input type="checkbox"/> परिमार्जन गर्ने <input type="checkbox"/> खारेज गर्ने प्रस्ताव <input type="checkbox"/> अस्थायी <input type="checkbox"/> स्थायी संरक्षण आदेश सूचना फिर्ता</p>	

I declare under oath that I am 18 years of age or older and not a party to the action and that I served the Motion to Modify/Dismiss Temporary/Permanent Protection Order on the Petitioner Respondent in _____ (County) _____ (State) on _____ (date) _____ (time) at the following location: _____

म सपथ अन्तर्गत घोषणा गर्दछु कि म 18 वर्ष वा सोभन्दा बढी उमेरको व्यक्ति हुँ र उक्त क्रियाकलाप(कारबाही) मा कुनै पनि पक्ष होइन र मैले अस्थायी/स्थायी संरक्षण आदेश परिमार्जन/खारेज गर्नका लागि प्रस्ताव वादी प्रतिवादीलाई _____ (काउन्टी) _____ (राज्य) मा _____ (मिति) का दिन _____ (समय) बजे निम्नलिखित स्थानमा प्रदान गर्ने _____ ।

- By handing it to a person identified to me as the Petitioner Respondent.
मेरा लागि वादी प्रतिवादी भनी पहिचान गरिएको व्यक्तिलाई हात लगाएर।
- By leaving it with the Petitioner Respondent who refused service.
सूचना अस्वीकृत गर्ने वादी प्रतिवादीलाई छोडेर।

By leaving it with _____ (Type or write name legibly) who is designated to receive service for the Petitioner Respondent because of the following relationship: _____ as provided for in C.R.C.P. 4(e).

C.R.C.P. 4(e). मा प्रावधान भए अनुसार _____ (नाम टाइप गर्नुहोस् वा पढ्न सकिने गरी लेखुहोस्) लाई छोडेर जसलाई निम्न सम्बन्ध _____ का कारण वादी प्रतिवादीका लागि सूचना प्राप्त गर्न नियुक्त गरिएको छ।

I attempted to serve the Petitioner Respondent on _____ occasions but have not been able to locate the Petitioner Respondent. Return to the Petitioner Respondent is made on _____ (date).

मैले _____ पटक वादी प्रतिवादीलाई सूचित गर्ने प्रयास गरेँ तर वादी प्रतिवादीलाई पता लगाउन सकिनँ। वादी प्रतिवादी लाई (मिति) _____ मा फिर्ता गरिएको।

By checking this box, I am acknowledging I am filling in the blanks and not changing anything else on the form. यस बाकसमा चिनो लगाएर, मैले यसमा भएका रिक्त स्थानहरू भरिरहेको र सोबाहेकका अन्य कुनै पनि कुरा परिवर्तन नगरेको स्वीकार गर्दछु।

By checking this box, I am acknowledging that I have made a change to the original content of this form. यस बाकसमा चिनो लगाएर, मैले यस फाराममा भएका वास्तविक विषयवस्तुमा परिवर्तन गरेको स्वीकार गर्दछु।

Private process server _____

निजी प्रक्रिया सूचक

Sheriff, _____ County

सेरिफ, _____ काउन्टी

Fee \$ _____ Mileage \$ _____

शुल्क \$ _____ माइलेज \$ _____

Fee waived, Domestic Violence Protection Order.

शुल्क छुट गरिएको, घरेलु हिंसा संरक्षण आदेश

Signature of Process Server

प्रक्रियासूचकको हस्ताक्षर

Name (Print or type)

नाम (स्पष्ट लेखुहोस् वा टाइप गर्नुहोस्)

Subscribed and affirmed, or sworn to before me in the County of _____, State of _____, this _____ day of _____, 20 _____.

_____, काउन्टी _____, राज्यमा _____, आज _____,

20 _____, का दिन मसमक्ष प्रमाणीत, पुष्टी वा सपथ गरिएको।

My Commission Expires: _____

मेरो अधिकारपत्रको अन्तिम मिति: _____

Notary Public

नोटरी पब्लिक